



नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
राजस्व अनुसन्धान विभाग

मिति: २०७९।०२।१०

प्रेस विज्ञप्ती

राजस्व अनुसन्धान कार्यालय कोहलपुरबाट निम्न विवरण सहितको राजस्व चुहावट सम्बन्धी मुद्दा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा मिति २०७९।०२।१० गतेमा दायर गरिएको।

१. अभियुक्तको विवरण:

- जिल्ला बाँके, नेपालगन्ज उप-महानगरपालिका वडा नं. १४, वस्ने वर्ष ३५ का आलिया ट्रेड एण्ड सप्लायर्स (स्था.ले.नं. ६१४२५७५२६) का संचालक मोहम्मद मेहेमुद अन्सारी ।
- जिल्ला बाँके, नेपालगन्ज उप-महानगरपालिका वडा नं. ०८, वस्ने वर्ष ५० का भन्सार एजेन्ट नं. ४७३ छोर्तेन इन्टरप्राइजेजका प्रतिनिधी मोहम्मद सलिम सिद्धिकी ।
- जिल्ला बाँके, नेपालगन्ज उप-महानगरपालिका वडा नं. १६, जैसपुर बस्ने ओसिम सैयादको छोरा वर्ष ३५ का मोहमद आरिफ सैयाद ।
- जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ७ स्थायी ठेगाना भई नेपालगन्ज भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत (नेपाल प्रशासन सेवा, राजस्व समूह, रा.प.तृतीय श्रेणी, कर्मचारी संकेत नं- १७३१६७) टोप बहादुर भुसाल ।
- जिल्ला धनकुटा महालक्ष्मी गाउँपालिका वडा नं ५ स्थायी ठेगाना भई नेपालगन्ज भन्सार कार्यालयका तत्कालीन भन्सार जाँचकी नायब सुब्बा (नेपाल प्रशासन सेवा, राजस्व समूह, रा.प.अनं प्रथम श्रेणी, कर्मचारी संकेत नं- १६९६५२) रेवतीराज गिरी ।
- जिल्ला काठमाण्डौ, काठमाण्डौ महानगरपालिका बौद्ध स्थायी ठेगाना भइ भन्सार विभाग अन्तर्गत भन्सार एजेन्ट भै काम गर्दै आएका भन्सार एजेन्ट नं. ४७३ छोर्तेन इन्टरप्राइजेजका प्रोप्राइटर डिल्लिराम तामाङ्ग ।

२. कसूरको संक्षिप्त विवरण: राजस्व छलि भईरहको गोप्य सुचनाको आधारमा यस कार्यालयबाट खटिएको गस्ती टोलिले नेपालगन्ज भन्सार कार्यालय नेपालगन्जमा यु.पी.४०टी.४२५९ नम्बरको मिनि ट्रक नेपालगन्ज भन्सार कार्यालय नेपालगन्जको परिसर भित्र रोकिई राखेको अवस्थामा नियन्त्रणमा लिई हेर्दा भन्सार प्रज्ञापन पत्रमा मालबस्तुको घोषणामा फरक पारिएको, मालबस्तुको मुख्य घोषणा गर्दा अस्वभाविक न्यून मूल्य घोषणा गरेको, प्रज्ञापनपत्रमा घोषणा गरेभन्दा बढी मालसामान भौतिक गणनामा भेटिएको, बरामदी मालबस्तु भन्सारमा घोषणा नै नगरी पैठारी गरेको, मालबस्तुको घोषणा गर्दा Country of origin, बनावट गुणस्तर विशेषता मूल्य फरक पारी घोषणा गरेको, मालबस्तुको मूल्य अस्वभाविक तरिकाले न्यून घोषणा गरि देखिँदा राजस्व चुहावटको कार्य गरेको ।

३. कायम भएको बिगो र सजायको मागदावी:



नेपाल सरकार

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राजस्व अनुसन्धान विभाग

- प्रतिवादी मध्ये अलिया ट्रेड एण्ड सप्लायर्सका संचालक मोहम्मद मेहेमुद अन्सारीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संसोधन सहित) को दफा ३ बमोजिम निषेधित गरेको कार्य हुँदा निजलाई सोही ऐनको दफा ४ (ख) र (छ) बमोजिमको कसूर गरेकोमा सोहि ऐनको दफा २३(१) बमोजिम उक्त कायम भएको बिगो रु.१,१८,१८,९५१।५९ (एक करोड अठार लाख अठार हजार नौ सय एकाउन्न रुपैया उनान्साठ्ठी पैसा मात्र) असुल वा जफत गरी बिगोको शत प्रतिशत जरिवाना एवं सोही २३(१) (ख) बमोजिम कैद सजाय,
- प्रतिवादीहरु डिल्लिराम तामाङ्ग, मोहमद सलिम सिद्दिकी, टोप बहादुर भुसाल र रेवतीराज गिरी सहित जना ४ ले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संसोधन सहित) को दफा ३ बमोजिम निषेधित र सोही ऐनको दफा ४(ख) र (छ) बमोजिमको कसूर गरेको हुँदा सोहि ऐनको दफा २३(१) बमोजिम उक्त ऐ.ऐनको दफा २(छ१) बमोजिम कायम बिगो रकम रु.१,४२,३०,६२८।१६ (एक करोड बयालिस लाख तिस हजार छ सय अठ्ठाईस रुपैयाँ सोह पैसा मात्र) असुल वा जफत गरी प्रतिवादीहरुलाई बिगोको शत प्रतिशत जरिवाना तथा सोहि ऐनको २३(१) (ख) बमोजिम कैद सजाय र
- प्रतिवादी मोहम्मद आरिफ सैयादले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संसोधन सहित) को दफा ३ विपरितको कसूर गरेकोले सोही ऐनको दफा ४(ख) र (छ) बमोजिमको कसूरमा सोही ऐनको दफा २(छ१) बमोजिम कायम भएको बिगो गणना तालीकामा उल्लेखित उक्त जम्मा बिगो रकम रु. १,४२,३०,६२८।१६(एक करोड बयालिस लाख तिस हजार छ सय अठ्ठाईस रुपैयाँ सोह पैसा मात्र) लाई सोही ऐनको दफा २३(३) बमोजिम आधा रकम रु. ७१,१५,३१४।०८ (एकहत्तर लाख पन्ध्र हजार तीन सय चौध रुपैया आठ पैसा मात्र) बिगो कायम गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संसोधन सहित) को दफा २३(१) बमोजिम बिगो असुल वा जफत गरी प्रतिवादीलाई बिगोको शत प्रतिशत जरिवाना गरी सोहि ऐनको २३ (१) (क) बमोजिम कैद सजाय हुन तथा अवैध सामान सहित बरामद हुन आएको राजस्व चुहावटमा प्रयोग भएको भारतीय नं. प्लेटको यु.पी ४० टी ४२५९ नं. को ढुवानीको साधनको हकमा उक्त मिनि ट्रकलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संसोधन सहित) को दफा ३३ बमोजिम जफत हुन समेतको मागदावी लिईएको र प्रस्तुत मुद्दाका प्रतिवादीहरु टोप बहादुर भुसाल र नायव सुब्बा रेवतीराज गिरी राष्ट्रसेवक कर्मचारी देखिएकोले ऐ. ऐनको दफा २०क बमोजिम हुन र सुराकी र अनुसन्धानमा संलग्न कर्मचारीको हकमा ऐ. ऐनको दफा २९(१) (३) बमोजिम हुन समेत तथा प्रस्तुत वारदातमा अन्य कोहि कसैको संलग्नता रहेको पछि कहि कतैबाट खुल्न पुष्टि हुन आएमा कानून बमोजिम पुरक अभियोग पत्र पेश गर्ने गरी साथै बरामद हुन आएको यु.पी ४० टी ४२५९ नम्बरको भारतीय नम्बरको गाडी धनि र सवारी चालकको एकिन नाम थर वतन खुलि आएका बखत वा नेपाल राज्य भित्र फेला परेका बखत कानून बमोजिम हुन मागदावी गरी अभियोग पत्र दायर गरिएको ।

सुचना अधिकारी
राजस्व अनुसन्धान विभाग